



नेपाल राजपत्र

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड ५८) काठमाडौं, फागुन १९ गते २०६५ साल (संख्या ४६)

भाग ३

नेपाल सरकार

अर्थ मन्त्रालयको सूचना

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०६५

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।

परिच्छेद १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यी नियमहरूको नाम “युवा तथा साना व्यवसायी स्वरोजगार कोष (संचालन) नियमावली, २०६५” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा** : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सम्झनु पर्छ।
 - (ख) “समिति” भन्नाले नियम ६ बमोजिमको कोष संचालक समिति सम्झनु पर्छ।
 - (ग) “वेरोजगार” भन्नाले शिक्षा आर्जन लगायत कुनै पनि पेशा व्यवसायमा संलग्न नरहेको तथा कुनै आय आर्जन गर्ने काममा संलग्न नभएको व्यक्ति सम्झनु पर्दछ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएको छ, मात्र लागु हुनेछ।

- (घ) “सचिवालय” भन्नाले नेपाल सरकारले स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय सम्झनु पर्दछ ।
- (ङ) “तालिम दिने निकाय” भन्नाले नियम ११ को उपनियम (२) बमोजिमको निकाय सम्झनु पर्दछ ।
- (च) “वित्तीय संस्था” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको वित्तीय संस्था सम्झनु पर्दछ ।

परिच्छेद २

कोषको स्थापना, उद्देश्य तथा प्रयोग

३. **कोषको स्थापना :** (१) युवा तथा साना व्यवसायी स्वरोजगार कोष नामको एक कोष स्थापना गरिएको छ ।

(२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिम प्राप्त रकम तथा वस्तुगत सहायता रहने छन् :-

- (क) नेपाल सरकारबाट प्राप्त रकम,
- (ख) अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम,
- (ग) नेपाली संघ, संस्था र व्यक्तिबाट प्राप्त रकम,
- (घ) वित्तीय संस्थाबाट विपन्न वर्गमा लगानी गर्न निर्धारित रकमको कम्तीमा एक प्रतिशत रकम,
- (ङ) लगानीबाट असुली रकम,
- (च) अन्य श्रोतबाट प्राप्त रकम ।

(३) उपनियम (२) बमोजिमको कोषमा जम्मा हुने रकम समितिले बैंकमा एक खाता खोली जम्मा गर्नेछ ।

(४) उपनियम (३) बमोजिमको खाताको संचालन समितिले तोके बमोजिम हुनेछ ।

४. **कोषको उद्देश्य :** कोषको उद्देश्य देहाय बमोजिम हुनेछ :-

- (क) व्यवसायिक खेती तथा पशुपंक्षी पालन, कृषि तथा वनजन्य उद्योग सम्बन्धी तालीम प्रदान गर्ने,
- (ख) शहर र वजार क्षेत्रमा रिक्सा, ठेलागाडा सेवा संचालन लगायतका सेवामूलक स्वरोजगार कार्यक्रमको लागि ऋण उपलब्ध गराउने,
- (ग) परम्परागत सीप भएका कामी, सार्की, दमाई, धिमाल, राजवंशी समेतलाई ऋण लगानी गर्ने,
- (घ) द्वन्द्वपीडित व्यक्ति, उत्पीडित जाति, जनजाति र क्षेत्र तथा महिलालाई ऋण लगानी गर्ने,
- (ङ) स्वरोजगार कार्यक्रम संचालन गर्न चाहने बेरोजगारलाई तालिम प्रदान गर्ने,

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (च) स्थानीय कच्चा पदार्थ र शीपमुलक परियोजना र जुन क्षेत्रमा उत्पादन हुने हो सोही क्षेत्रमा खपत हुने परियोजनालाई विशेष प्राथमिकता दिने सम्बन्धि कार्य गर्ने,
- (छ) एक गाउँ एक उत्पादन सम्बन्धी परियोजनामा लगानी गर्ने कार्य गर्ने,
- (ज) नेपाल सरकारले तोकेको अन्य कार्यहरु गर्ने।

५. कोषको प्रयोग : कोषको प्रयोग देहाय बमोजिमका कार्यमा हुनेछ :-

- (क) कोषको उद्देश्य अनुसार बैंक तथा वित्तीय संस्थाबाट सहूलियत व्याजदरमा विना धितो दुई लाख रुपैया सम्म आवधिक ऋण उपलब्ध गराउन,
- (ख) ऋणको बीमाको प्रिमियम उपलब्ध गराउन,
- (ग) आवश्यक तालिम उपलब्ध गराउन,
- (घ) कार्यक्रमको प्रवर्द्धनको लागि आवश्यक अभिमूखिकरण कार्यक्रमहरुको संचालन गर्न तथा स्वयंसेवकहरुको नियुक्ति र परिचालन गर्न,
- (ङ) कोषको प्रशासनिक खर्च गर्न,
- (च) अन्य आवश्यक कार्य गर्ने।

परिच्छेद ३

समितिको गठन र काम, कर्तव्य तथा अधिकार

६. समितिको गठन : कोषको संचालन र रेखदेख गर्नको लागि देहाय बमोजिमको एक कोष संचालक समिति रहनेछ :-

- | | |
|---|--------------|
| (क) अर्थ मन्त्री | - अध्यक्ष |
| (ख) युवा तथा खेलकुद मन्त्री | - उपाध्यक्ष |
| (ग) श्रम तथा यातायात व्यवस्था मन्त्री | - सदस्य |
| (घ) सचिव, अर्थ मन्त्रालय | - सदस्य |
| (ङ) गभर्नर, नेपाल राष्ट्र बैंक | - सदस्य |
| (च) वरिष्ठ आर्थिक सल्लाहकार, अर्थ मन्त्रालय | - सदस्य |
| (छ) अध्यक्ष, विमा समिति | - सदस्य |
| (ज) अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन | - सदस्य |
| (झ) अध्यक्ष, नेपाल विमक संघ | - सदस्य |
| (ञ) सह-सचिव, बजेट महाशाखा, अर्थ मन्त्रालय | - सदस्य-सचिव |

७. समितिको बैठक : (१) समितिको बैठक आवश्यकतानुसार बस्नेछ।

- (२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
- (३) समितिको बैठकमा छलफल हुने विषय तथा कार्यक्रम सहितको सूचना सदस्य सचिवले लिखित वा मौखिक रुपमा सबै सदस्यलाई दिनु पर्नेछ।

(३) आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएको मात्र लागु हुनेछ।

खण्ड ५८ संख्या ४६ नेपाल राजपत्र भाग ३ मिति २०६१।११।१९

(४) समितिको बैठकमा समितिका बहुमत सदस्य उपस्थित भएमा समितिको गणपूरक संख्या पुगेको मानिनेछ ।

(५) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले र नीजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।

(६) समितिको बैठकको निर्णय बैठकमा उपस्थित सदस्यको बहुमतद्वारा गरिनेछ ।

(७) समितिको बैठकको निर्णय निर्णय पुस्तिका (माइन्यूट बुक)मा लेखिनेछ ।

(८) समितिको बैठकको निर्णय सदस्य-सचिवले प्रमाणित गर्नेछ ।

(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

८. समितिको काम, कर्तव्य र अधिकार : समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) नेपाल सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट नगद वा वस्तुगत सहायता स्वीकार गर्ने,

(ख) वेरोजगारहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउन आवश्यक कार्यक्रम संचालन गर्ने, गराउने,

(ग) कार्यक्रम प्रवर्द्धनको लागि अभिमूखिकरण कार्यक्रम संचालन गर्ने एवं आवश्यक स्वयंसेवकहरुको नियुक्ति र परिचालन गर्ने,

(घ) सम्बन्धित वित्तीय संस्थाले स्वरोजगार कार्यक्रम संचालन गर्न नियमानुसार स्वीकृत गरेको ऋण रकम त्यस्तो वित्तीय संस्थालाई उपलब्ध गराउने,

(ङ) ऋणको बिमा गरिएकोमा सो को प्रिमियम सम्बन्धित बीमा कम्पनीलाई भुक्तानी दिने र क्षति भएकोमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल गर्ने,

(च) कोषको उद्देश्य अनुसारको तालिम कार्यक्रम संचालन गर्ने निकाय तोक्ने र सोको लागि आवश्यक व्यवस्थापन गर्ने,

(छ) कोषको रकमबाट ऋण लिई संचालित स्वरोजगार कार्यक्रमहरुको निरीक्षण, अनुगमन र मूल्याङ्कन गर्ने गराउने,

(ज) कोषको उद्देश्य प्राप्तिको लागि अन्य आवश्यक काम गर्ने गराउने ।

परिच्छेद ४

कोषले संचालन गर्ने कार्यक्रमको कार्यविधि

९. स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति र परिचालन : (१) कोषको कार्यक्रमको प्रवर्द्धन गर्न कोषले पचहत्तर वटै जिल्लामा एक-एक जना स्वयंसेवक वा सहयोगी संस्था नियुक्ती गर्नेछ ।

(४)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५८ संख्या ४६ नेपाल राजपत्र भाग ३ मिति २०६५।११।१९

(२) स्वयंसेवक वा सहयोगी संस्थाको छनौट गर्दा परियोजना विकास गर्न सक्ने, स्थानीय स्तरमा परिचालित हुन सक्ने, तालिम कार्यक्रम संचालन गर्न सक्ने जस्ता विशेषतालाई आधार मानि स्थानीय व्यक्ति वा संस्था मध्येबाट छनौट गरिनेछ ।

(३) स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ती करारमा तोकिएको सुविधा दिने गरी आवधिक समयको लागि गरिनेछ ।

(४) स्वयंसेवक वा सहयोगी संस्थाहरु कोषप्रति जवाफदेहि हुनेछन् ।

(५) स्वयंसेवक वा सहयोगी संस्थाले कोषको उद्देश्य अनुरूपको कार्यक्रम प्रवर्द्धन गर्न अभिमूखिकरण कार्यक्रम, परियोजना विकास सम्बन्धी तालिम र अन्य प्रचारात्मक तथा चेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्नेछ ।

१०. लक्षित समूह : कोषको उद्देश्य बमोजिम बेरोजगार व्यक्ति लक्षित समूह हुनेछ ।

११. व्यवसायिक तालिमको विषयवस्तु र तालिम दिने संस्था :

(१) व्यवसायिक खेती तथा पशुपंक्षी पालन, कृषि तथा वनजन्य उद्योग वा सेवामूलक प्रकारका स्वरोजगार व्यवसाय तालिमका विषयवस्तु हुनेछन् ।

(२) उपनियम (१) मा उल्लिखित विषयमा तालिम संचालन गरिरहेका सरकारी निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुको पूर्वसूचि तयार गरिनेछ ।

(३) उपनियम (२) बमोजिमका संस्था छनौट गर्दा सकेसम्म स्थानीय स्तरमा निःशुल्क रुपमा तालिम संचालन गरिरहेका र गर्न चाहनेसंस्थालाई विशेष प्राथमिकता दिइनेछ ।

(४) तालिम दिने निकायलाई औचित्यताको आधारमा कोषले तालिम सामग्री र अनुदान वस्तुगत सहायता आवश्यकतानुसार उपलब्ध गराउन सक्नेछ ।

(५) उपनियम (३) बमोजिम छनौट भएका तालिम दिने निकायले बेरोजगारहरुलाई उपनियम (१) बमोजिमको विषयवस्तुमा व्यवहारिक किसिमको अल्पकालिन तालिम दिनु पर्नेछ ।

(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि बेरोजगार ऋणीको लागि आवश्यक परियोजना विकास (प्रोजेक्ट डेभलपमेण्ट) गर्ने सम्बन्धी अभिमूखिकरण तालिम सम्बन्धित व्यक्तिलाई दिनु सम्बन्धित वित्तिय संस्थाको कर्तव्य हुनेछ ।

१२. ऋण लगानी : (१) बेरोजगार ले स्वरोजगार कार्यक्रम संचालनको लागि आवश्यक ऋण लिनको लागि आफ्नो व्यवसायिक योजनाको आधारमा वित्तिय संस्थामा निवेदन दिनु पर्नेछ । त्यस्तो निवेदन परेपछि सम्बन्धित वित्तिय संस्थाले आफ्नो प्रक्रिया अनुसार बढीमा दुई लाख रुपैयाँसम्मको ऋण स्वीकृत गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम ऋण स्वीकृत भएपछि सम्बन्धित व्यक्तिले गर्ने स्वरोजगार मूलक व्यवसाय पूर्ण रुपमा ऋणको सावाँ, व्याज भुक्तानी नगरुन्जेल ऋणको सुरक्षणको रुपमा सम्बन्धित वित्तिय संस्थाले धितो राख्ने छ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिनुपर्ने मात्र लागु हुनेछ ।

खण्ड ५८ संख्या ४६ नेपाल राजपत्र भाग ३ मिति २०६५।११।१९

(३) सम्बन्धित वित्तीय संस्थाले उपनियम (१) बमोजिम ऋण स्वीकृत गरेपछि, प्रत्येक पन्ध्र-पन्ध्र दिनमा सोको सोधभर्नाको लागि तोकिएको विवरण सहित कोषमा निवेदन दिनुपर्नेछ । कोषले सोको आधारमा ऋणको सोधभर्ना सम्बन्धित वित्तीय संस्थालाई निकासो दिनेछ ।

१३. ऋणको विमा : (१) स्वरोजगार कार्यक्रम अन्तर्गत लगानी हुने ऋणको एकमुष्ट विमा गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम विमा गराउँदा न्यूनतम प्रिमियम लिने कुनै एक वा सो भन्दा बढी विमा कम्पनीको छनौट कोषले गर्नेछ ।

(३) यस नियम बमोजिमको विमाले खराब ऋणी बाहेकको अन्य सबै जोखिमको बहन गर्नेछ ।

१४. व्याजको दर र अनुदान : (१) स्वरोजगार कार्यक्रम अन्तर्गतको ऋण लगानीको व्याजदर लगानी गर्ने संस्थाले तोकेको व्याजदर हुनेछ ।

(२) ऋणीले ऋणको किस्ता चुक्ता गरेपछि सो किस्तामा लाग्ने व्याजको साथै प्रतिशत रकम सम्बन्धित ऋणीलाई नै अनुदानको रूपमा समितिले तोके बमोजिम फिर्ता हुनेछ ।

१५. ऋण फिर्ता र कारवाही : (१) ऋणको साँवा व्याजको भुक्तानीको किस्तावन्दी ऋणको प्रकृति हेरि लगानी गर्ने संस्थाले तय गरे बमोजिम हुनेछ ।

(२) जुन उद्देश्य र प्रयोजनको लागि ऋण लिइएको हो सो बमोजिम कार्य नगरी ऋण दुरुपयोग गरी साँवा, व्याज भुक्तानी नगरेमा प्रचलित कानून बमोजिम ऋणीबाट साँवा, व्याज असूल गरिनेछ ।

(३) उपनियम (२) बमोजिम ऋण दुरुपयोग गर्ने ऋणीलाई निजको नाम कर्जा सूचना केन्द्रमा राखी खराब ऋणीलाई हुने कारवाही, पासपोर्ट नदिने जस्ता कारवाही गरिनेछ ।

१६. बजार व्यवस्था : उत्पादित वस्तु जुन क्षेत्रमा उत्पादन भएका हुन सोहि क्षेत्रमा खपत होस् भन्ने अभिप्रायले त्यस्ता उत्पादित सामाग्रिहरु जिल्ला स्थित सहकारी संस्थाहरुले खरिद गर्ने र वितरण गर्ने व्यवस्था गरिनेछ र अन्तर जिल्लाका सहकारी संस्थाहरुले पनि खरिद गर्न सक्ने व्यवस्था गरिनेछ ।

परिच्छेद ५

खर्चको निकासो, लेखाइन् र प्रतिवेदन

१७. प्रस्ताव पेश गर्नु पर्ने : (१) समिति समक्ष कोषको उद्देश्य हासिल हुने प्रकृतिका कार्यक्रम संचालन गर्न चाहने वित्तीय संस्था तथा तालिम दिने निकायले समितिले निर्धारण गरेको ढाँचामा प्रस्ताव पेश गर्नुपर्ने छ ।

(२) उपनियम (१) बमोजिमको प्राप्त प्रस्ताव जाँचबुझ गर्दा त्यस्तो प्रस्ताव कार्यान्वयन गर्न उपयुक्त देखिए समितिले त्यस्तो प्रस्ताव स्वीकृत गर्न सक्नेछ ।

(३) उपनियम (२) बमोजिमको प्रस्ताव स्वीकृत भएपछि समितिले तोकेको ढाँचामा कोष र वित्तीय संस्था तथा कोष र तालिम दिने निकाय बीच सम्झौता गरिनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५८ संख्या ४६ नेपाल राजपत्र भाग ३ मिति २०६५।११।१९

१८. **कोषको रकम खर्च गर्ने कार्यविधि :** कोषको रकम खर्च गर्ने कार्यविधि समितिले स्वीकृत गरे बमोजिम हुनेछ र लेखाप्रणाली समितिले तोके बमोजिम हुनेछ ।
१९. **खर्चको लेखाइनु :** (१) यस नियमावली बमोजिम भएको खर्चको लेखा सम्बन्धित निकायले प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम लेखा सम्बन्धी कागजात आयोजना सम्पन्न भएपछि सम्बन्धित निकायले कोषमा बुझाउनु पर्नेछ ।
- (३) कुनै दातृ पक्षले उपलब्ध गराएको रकम वा सामाग्रीको श्रेस्ता सो उद्देश्य र प्रयोजन खुल्ने गरी राख्नु पर्नेछ ।
२०. **प्रतिवेदन पेश गर्नुपर्ने :** आयोजना कार्यान्वयन निकायले चौमासिक तथा वार्षिक रुपमा आफ्नो प्रगती विवरण प्रतिवेदन कोषमा बुझाउनु पर्नेछ । कोषले आफु समक्ष जम्मा भएको नगद र वस्तुगत सहायता र त्यस्तो नगद र वस्तुगत सहायताको खर्चको हिसाब तोकिए बमोजिम प्रत्येक चार चार महिनामा सार्वजनिक गर्नुपर्नेछ ।
२१. **लेखा परीक्षण :** (१) नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थामा आवद्ध लेखापरीक्षकबाट कोषबाट अनुदान प्राप्त गरी संचालन भएका आयोजनाको लेखापरीक्षण हुनेछ ।
- (२) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ ।

परिच्छेद ६

विविध

२२. **कोषको सचिवालय :** कोषको सचिवालय अर्थ मन्त्रालयमा रहनेछ ।
२३. **कार्यकारी निर्देशक :** (१) कोषको सदस्य सचिवले कोषको कार्यकारी निर्देशकको रुपमा काम गर्नेछ ।
- (२) कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार कोष संचालक समितिले तोकि दिए बमोजिम हुनेछ ।
२४. **कोषको सचिवालयको कर्मचारी :** (१) कोषको सचिवालयमा देहाय बमोजिमका कर्मचारीहरु रहने छन् :-

(क) कोष व्यवस्थापक	१
(ख) चार्टर्ड एकाउण्टेण्ट	१
(ग) शाखा अधिकृत	१
(घ) शाखा अधिकृत (महिला आदिवासी, जनजाति)	१
(ङ) कम्प्यूटर अपरेटर	२
(च) कार्यालय सहयोगी	२
(छ) सवारी चालक	२

आधिकारिकता मुद्रण विभागबाट (१) प्रमाणित गरिएको छ, मात्र लागु हुनेछ।

खण्ड ५८ संख्या ४६ नेपाल राजपत्र भाग ३ मिति २०६५।११।१९

(२) उपनियम (१) मा उल्लेखित कर्मचारीहरूको कोषले करारमा नियुक्ति गर्न सक्ने छ र कार्यविवरण कोषले तोके बमोजिम हुनेछ ।

(३) अर्थ मन्त्रालयले चाहेमा कोषमा काम गर्ने गरी कुनै कर्मचारीलाई तोक्न सक्नेछ ।

२५. अभिलेख राख्नु पर्ने : (१) कोषले आफुले गरेको काम कारवाहीको अभिलेख राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम राखिएको अभिलेख कोषको प्रयोजन समाप्त भएपछि कोषले अर्थ मन्त्रालयलाई बुझाउनु पर्ने छ ।

२६. कोषको प्रशासकीय खर्च : (१) एक आर्थिक वर्षमा कोषमा रहेको मौज्दात रकमको अधिकतम एक प्रतिशतसम्म कोषको प्रशासकीय काममा कोष संचालक समितिले स्वीकृत गरेको बजेटको अधिनमा रहेर खर्च गर्न सकिनेछ । मौज्दात रकम गणना गर्ने प्रयोजनका लागि आर्थिक वर्षको अवधिमा कुनै दिन रहेको उच्चतम मौज्दातलाई आधार बनाइनेछ ।

२७. सम्पर्क मन्त्रालय : कोषले नेपाल सरकारसँग सम्पर्क राख्दा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ ।

२८. कोषको अवधि : नेपाल सरकारले कार्यक्रमको प्रभावकारिताको आधारमा कोषको अवधि तोक्न सक्नेछ ।

२९. सञ्चित कोषमा दाखिला गर्नुपर्ने : कोष विघटन हुँदा कोषमा कुनै रकम बाँकी भएमा त्यस्तो रकम संचित कोषमा दाखिला गरिनेछ ।

३०. निर्देशिका जारी गर्न सक्ने : यस नियमावलीको कार्यान्वयनको लागि आवश्यक पर्ने निर्देशिका समितिले जारी गर्न सक्नेछ ।

आज्ञाले

रामेश्वर प्रसाद खनाल

नेपाल सरकारको सचिव